

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड समाचार

देशको आर्थिक सामाजिक विकासमा ६१ वर्षदेखि समर्पित- राष्ट्रिय वाणिज्य बैंक लि.

वर्ष ३४ अंक २

भदौ २०८३

Year 34 Vol. 2

Aug./Sept. 2026

भोटेकोशी बाढी प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा तीन करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौं, भदौ ११ ।

यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण



गर्नुभयो । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायतका कर्मचारीहरूको

उपस्थिति रहेको थियो ।

हालै भोटेकोशी सँगै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा ठूलो जनधनको

क्षति हुनुका साथै कयौं मानिसहरू हराईरहेका र अझै पनि उद्धार एवं राहतको पर्खाईमा रहेका छन् । बाढीबाट प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत उक्त सहयोग प्रदान गरेको हो ।

अकल्पनीय विपदका कारण ज्यान गुमाउन विवश स्वदेशी एवं विदेशी नागरिकहरूप्रति राष्ट्रिय वाणिज्य बैंक परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै बेपत्ता एवं घाइतेको शीघ्र उद्धार एवं उपचारको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछ । ●●●

नव नियुक्त सञ्चालकद्वय डा. रोशी लामिछाने र डा. गोविन्द तामाङद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं, भदौ १६ ।

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सञ्चालकद्वयः डा. रोशी लामिछाने र डा. गोविन्द तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबार प्लाजास्थित बैंकको केन्द्रीय कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले उहाँहरूलाई सपथ ग्रहण गराउनु भयो । नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय अनुसार बैंकको सञ्चालकमा



नियुक्त डा. रोशी लामिछानेले व्यवस्थापन विषयमा र डा. गोविन्द तामाङले तथ्यांकशास्त्रमा विद्यावारिधि उपाधी हासिल गर्नुभएको छ । ●●●



राष्ट्रिय वाणिज्य बैंक
RASTRYA BANIJYA BANK

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली बैंक खाता वा QR प्रयोग गरी हुन सक्ने ठगीप्रति सावधान रहने सम्बन्धी सूचना ।

विपद्को यस कठिन परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष लगायतका नाममा नक्कली QR Code तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेका घटनाहरू भएको सार्वजनिक भएकोले रकम पठाउनुअघि विशेष सावधानी अपनाउन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।

रकम पठाउनुअघि यी कुरामा ध्यान दिनुहोस्

- खाता/प्राप्तको नाम जाँच गरी "PRIME MINISTER DISASTER RELIEF FUND" रहेको खातामा मात्र कारोबार गर्नुहोस् ।
- सामाजिक सञ्जाल, ईमेल तथा Messaging App मा फैलिएका अनधिकृत QR CODE स्वीकृत नगर्नुहोस् ।
- यस बैंकको वेबसाइटमा वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थमन्त्रालयको वेबसाइटमा उल्लेखित सूचनामा प्रकाशित बैंक खाताको विवरण र QR CODE मात्र प्रयोग गर्नुहोस् ।
- कसैले मागे पनि ओटीपी, पिन, पासवर्ड वा अन्य संवेदनशील बैंकिङ विवरण कसैलाई पनि नदिनुहोस् ।
- ठगी भएको शंका लागेमा तत्काल आफ्नो बैंक/वित्तीय संस्था वा मुक्तानी सेवा प्रदायक वा नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी गराउनुहोस् ।

www.rbb.com.np

प्रमुख कार्यकारी अधिकृतको सन्देश

सम्पूर्ण कर्मचारी मित्रहरू, ग्राहकवर्ग एवं सरोकारवालाहरूमा हार्दिक नमस्कार !

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकहरूको आत्माको चिर शान्तिको कामना गर्दछौं । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।



कर्मचारी मित्रहरू, हामीले हालै मात्र सातै प्रदेशमा शाखा प्रबन्धक स्तरीय गोष्ठी सम्पन्न गरेका छौं । आ. व. २०८२/०८३ को लक्ष्य प्रगती समीक्षा तथा आ. व. २०८३/०८४ को रणनीतिक बजेट कार्यान्वयन गोष्ठी मार्फत प्राप्त सल्लाह, सुझाव एवं पृष्ठपोषणका आधारमा हामीले आवश्यक नीतिगत सुधारको थालनी गरिसकेका छौं । साथै उच्च व्यवस्थापनको तर्फबाट दिइएका मार्गदर्शनहरूको पालना गरी ग्राहकमैत्री सेवा प्रवाह र गुणस्तरीय कर्जा विस्तारमा सबै कर्मचारी साथीहरूको ध्यान केन्द्रित हुनेछ भन्नेमा समेत हामी विश्वस्त छौं ।

मित्रहरू, हामी आर्थिक वर्षको सुरुवाती चरणमा छौं र नेपाल सरकारले बजेट कार्यान्वयन गर्न, मुलुकमा आर्थिक गतिविधि बढाउन र लगानीमैत्री वातावरण बनाउन निरन्तर सरोकारवालाहरूसँग छलफल एवं बैठक गरी आवश्यक नीति तथा कार्ययोजना प्रस्तुत गरेको छ । सरकारद्वारा हालै मात्र पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ जारी भएको छ । यसले हाल अर्थतन्त्रमा देखिएको शिथिलतालाई न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । अतः हामीले नेपाल सरकारको बजेटको मर्म र बैंकले लिएको रणनीतिक लक्ष्यहरू अनुरूप सेवा प्रवाह र व्यवसाय विस्तारमा जोड दिनुपर्छ ।

हामीले भर्खरै जनैपूर्णिमा, तीज लगायतका चाड मनाएसँगै दशैं, तिहार, छठ, ल्होसार लगायतका चाडपर्वलाई पनि स्वागत गर्दैछौं । हामीले चाडपर्वलाई दुःख बिर्साउने माध्यमका रूपमा मात्र नभई भविष्यका लागि योजना बनाउने अवसरका रूपमा पनि लिनुपर्छ । मुलुकमा चाडपर्वको आगमनसँगै आर्थिक गतिविधि पनि बढ्ने र व्यवसायिक वृद्धि पनि हुने अपेक्षा गरिएको हुन्छ । तसर्थ हामी बैंकिङ व्यवसायमा आबद्ध भएको हुँदा हामीले यही व्यवसायलाई नै माथी उठाउने प्रयत्न गर्नुपर्छ ।

कर्मचारी मित्रहरू, पछिल्लो समयमा डिजिटल वित्तीय ठगीका घटनामा वृद्धि भई समग्र बैंकिङ क्षेत्रमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ । तसर्थ ग्राहकलाई आफ्ना व्यक्तिगत विवरणहरू सुरक्षित राख्न र आफ्ना बैंकिङ कारोबार सुरक्षित गर्न आवश्यक ज्ञान तथा सिप प्रदान गर्ने र नयाँ किसिमका ठगीजन्य घटनाबाट जोगिन सुसूचित गराउने दायित्व पनि हामीमा छ । हामीले जति ग्राहकलाई डिजिटल बैंकिङका सेवासुविधा लिन प्रेरित गर्छौं त्यति नै डिजिटल ठगीका घटनाबाट बच्नका लागि सचेत पार्न पनि भूमिका खेल्नुपर्छ र सो कार्य ग्राहकले डिजिटल बैंकिङ सेवा लिने सुरुवाती चरणमै गर्न सकेमा प्रभावकारी हुने देखिन्छ ।

अन्त्यमा, दुःखमा नआत्तिने सुखमा नमात्तिने हामी नेपालीको मौलिक स्वभावलाई आत्मसात गर्दै हामीले मन, वचन र कर्मले देश र जनताको हितमा समर्पित हुनुपर्दछ । बैंकको व्यवसायीक वृद्धिमा लाग्न सबैमा हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ! ●●●

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच समझदारी-पत्रमा हस्ताक्षर

काठमाडौं, भदौ १६ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच ऋणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालय टंगाल काठमाडौंमा आयोजित कार्यक्रम मार्फत सो समझदारी-पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी-पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण



खनाल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिला राम गिरीले हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा कोषका प्रबन्धक विक्रान्त आचार्य, बैंकको कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञवाली, उप-प्रबन्धक राजन घिमिरे लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

समझदारी-पत्रमा उल्लेख भए अनुसार कृषि कर्जा सुरक्षण योजना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका, बाजुराको बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका गरी ९ वटा स्थानीय तहमा सञ्चालन हुनेछ । साथै उल्लेखित स्थानीय तहहरूमा दुई वर्षसम्म प्रति स्थानीय तह रु. ८ करोडका दरले १६ करोड सम्म लगानी गरिनेछ । उक्त योजनामा कर्जाको सिमा प्रति ग्राहक २ लाख ५० हजार देखि ३ करोड रुपैयाँ सम्म र कर्जाको अवधि ७ वर्षको हुने व्यवस्था रहेको छ ।

समझदारी-पत्र बमोजिम कर्जाको सुरक्षणार्थ रहने सुरक्षण कोष स्थापनाका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषको १० करोड ५० लाख, योजना सञ्चालन हुने स्थानीय तहको प्रति स्थानीय तह ५० लाखका दरले ९ वटा स्थानीय तहको ४ करोड ५० लाख र संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष मार्फत प्राप्त हुने संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष सम्बन्धी संयुक्त कोष (United Nations Joint SDG Fund) को १५ करोड योगदान रहने गरी कुल ३० करोड रुपैयाँको सुरक्षण कोष रहने व्यवस्था गरिएको छ । उक्त योजना कार्यान्वयन मार्फत उद्यमशीलताको विकास, उत्पादकत्व अभिवृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जना मार्फत राष्ट्रिय अर्थतन्त्रको दिगो एवं उत्थानशील विकासमा योगदान पुऱ्याउने अपेक्षा गरिएको छ । ●●●

RBB कृषि कर्जा

RBB Agriculture Loan मार्फत कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि सहज रूपमा कर्जा सुविधा प्राप्त गर्न नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस् ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा शाखा प्रबन्धक स्तरीय गोष्ठी सम्पन्न

काठमाडौं, भदौ १५ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रबन्धक स्तरीय गोष्ठी क्रमशः पोखरा, बुटवल, सुर्खेत र धनगढीमा हालै सम्पन्न गरिएको छ । सम्पन्न गोष्ठीहरूलाई "आ. व. २०८२/०८३ को लक्ष्य प्रगती समीक्षा गोष्ठी र आ. व. २०८३/०८४ को रणनीतिक बजेट कार्यान्वयन गोष्ठी" नाम दिईएको थियो ।

पोखरा गोष्ठी

गण्डकी प्रादेशिक कार्यालय अन्तर्गतका ३४ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी भदौ १ र २ गते पोखरामा सम्पन्न भयो । गोष्ठीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले मुलुकका अन्य प्रदेश भन्दा गण्डकी प्रदेशमा विकासका पूर्वाधारको



अवस्था राम्रो रहेको, हरेक गाउँबस्तीमा सडक र सञ्चार पहुँच पुगेको र मानिसहरू पनि सचेत र जागरूक रहेकाले यस प्रदेशमा लगानीको प्रशस्त अवसर र सम्भावना देखिएको हुँदा हामीले यसलाई सदुपयोग गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीले बैंकको समग्र अवस्था तथा आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो भने प्रादेशिक प्रबन्धक पुष्पचन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । बैंकका उप-कार्यकारी अधिकृतहरू दुर्गा कुमारी कँडेल (छत्कुली), निम्बल श्रेष्ठ र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, वित्त विभागका विभागीय प्रमुख सञ्जय श्रेष्ठ, उपभोक्ता बैकिङ्ग विभागका विभागीय प्रमुख भोलानाथ पौडेल र सूचना प्रविधि विभागका विभागीय प्रमुख गगन सिंह घिमिरेको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो । ●●●

बुटवल गोष्ठी

लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका ४३ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी भदौ ४ र ५ गते रूपन्देहीको बुटवलमा सम्पन्न भयो । गोष्ठीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हामीले जनआकाङ्क्षा बमोजिम सेवा प्रवाहमा सुधार ल्याउँदै गुणस्तरीय व्यवसाय विस्तारमा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रममा वित्त विभागका विभागीय प्रमुख सञ्जय श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था तथा आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो भने प्रादेशिक प्रबन्धक अच्युत गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । बैंकका उप-कार्यकारी अधिकृतद्वयः दुर्गा कुमारी



कँडेल (छत्कुली) र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, कर्जा अनुगमन तथा असुली विभागका विभागीय प्रमुख आनन्द सुवेदी र सूचना प्रविधि विभागका विभागीय प्रमुख गगन सिंह घिमिरेको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो । ●●●

सुर्खेत गोष्ठी

कर्णाली प्रादेशिक कार्यालय अन्तर्गतका २८ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी भदौ ७ र ८ गते सुर्खेतमा सम्पन्न भयो । गोष्ठीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले समाजमा विखण्डन र द्वन्द्व सिर्जना हुन नदिन राज्यले लिएको आर्थिक समानताको लक्ष्य हासिल गर्न बैंकको सहयोगी भूमिका हुने हुँदा बैंकले आफ्ना सेवा प्रवाह मार्फत आर्थिक क्रियाकलापलाई बढावा दिई आर्थिक समृद्धिमा योगदान गर्न हामी बैंकमा आबद्ध कर्मचारीको जिम्मेवारपूर्ण भूमिका हुने बताउनु भयो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले बैंकको समग्र वित्तीय अवस्थाका साथै आर्थिक



वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो भने प्रादेशिक प्रबन्धक रुद्र नाथ पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । बैंकका उप-कार्यकारी अधिकृतद्वयः राम कुमार थापा र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, उपभोक्ता बैकिङ्ग विभागका विभागीय प्रमुख भोलानाथ पौडेल, संस्थागत साना तथा मझौला कर्जा विभागका विभागीय प्रमुख सन्दिप जंग कार्की, कृषि तथा सामाजिक कर्जा विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञावली, कर्जा प्रशासन विभागका विभागीय प्रमुख ऋषभ भट्टराई र डिजिटल बैकिङ्ग विभागका विभागीय प्रमुख सचिन श्रेष्ठको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो । ●●●

धनगढी गोष्ठी

सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गतका २७ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी भदौ १० र ११ गते धनगढीमा सम्पन्न भयो। गोष्ठीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्राहक सेवालाई महत्त्व दिँदै नियामक तथा बैंकका आफ्नै नीति नियम तथा परिपत्रहरूको अक्षरस पालना गरी आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्नुपर्ने तथा जोखिम न्यूनीकरणका आवश्यक सावधानी अपनाउनु पर्ने विषयमा जोड दिनु भयो। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले बैंकको समग्र वित्तीय अवस्थाका साथै आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो भने प्रादेशिक प्रबन्धक चेतराज भट्टले स्वागत मन्तव्य



राख्नुभएको थियो। बैंकका उप-कार्यकारी अधिकृतद्वय: दुर्गा कुमारी कँडेल (छल्कुली) र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, उपभोक्ता बैंकिङ विभाग विभागीय प्रमुख भोलानाथ पौडेल, संस्थागत साना तथा मझौला कर्जा विभागका विभागीय प्रमुख सन्दिप जंग कार्की, कर्जा प्रशासन विभागका विभागीय प्रमुख ऋषभ भट्टराई र डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख सचिन श्रेष्ठको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो।

ब्रान्च अपरेशन विभागको आयोजना तथा व्यवस्थापनमा सञ्चालित उपरोक्त गोष्ठीहरूको सहजीकरण बैंकका उप-कार्यकारी अधिकृत भीम प्रसाद घिमिरेले गर्नुभएको थियो। गोष्ठीमा उपस्थित शाखा प्रबन्धकहरूले आफूहरूले शाखा सञ्चालनका क्रममा भोग्नुपरेका समस्या तथा चुनौतीहरू बारे बैंकको उच्च व्यवस्थापनलाई अवगत गराउनु भएको थियो। उच्च व्यवस्थापनको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सबै शाखा कार्यालयहरूलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न प्राप्त अवसरको सदुपयोग गर्दै गुणस्तरीय सेवा प्रवाहका साथ व्यवसाय विस्तारमा लाग्न निर्देशन दिनु भयो। गएको साउनमा कोशी, मधेश र बागमती प्रादेशिक कार्यालय अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रबन्धक स्तरीय गोष्ठी सम्पन्न भएकोमा हालै मात्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रबन्धक स्तरीय गोष्ठी सम्पन्न भएको हो। यससँगै सातवटै प्रादेशिक कार्यालय अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रबन्धक स्तरीय गोष्ठी सम्पन्न भएको छ। ●●●

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल प्रहरी बीच समझदारी



काठमाडौं, भदौ ०३।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल प्रहरी बीच नेपाल प्रहरी बचत खाता तथा पेशाकर्म सरल कर्जा सञ्चालन गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ। भदौ २ गते मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा आयोजित कार्यक्रम मार्फत सो समझदारी-पत्रमा हस्ताक्षर भएको हो। उक्त समझदारी-पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ।

राष्ट्रिय वाणिज्य बैंकमा बिगत १० वर्षदेखि नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गरिँदै आएको छ। सो सम्झौताको अवधि समाप्त भएकोले नवीकरण गरिएको र सम्झौता नविकरण गर्ने क्रममा थप सुविधा सहित कर्जाको सीमा समेत बढाइएको छ।

समझदारी-पत्रमा उल्लेख भए अनुसार बिना धितो पेसाकर्म सरल कर्जा तथा अवकाश प्राप्त कर्मचारीहरूको आश्रित परिवार समेतका लागि आवश्यक पेन्सन वितरण र कर्जा लगानी सम्बन्धी थप सेवा सहित ५ वर्षको लागि सम्झौता नवीकरण गरिएको छ। पेसाकर्म सरल कर्जा १५ लाख, पेन्सन कर्जा ५ लाख र बैंकको उपभोक्ता कर्जा निर्देशिकाको अधिनमा रहेर २० वर्षसम्मको लागि ५० लाख रूपैयाँ सम्मको घर कर्जा प्रहरी कर्मचारीलाई उपलब्ध गराइने छ। प्रहरी कर्मचारीलाई सवारी साधन खरिद गर्न गाडी कर्जा तथा न्यून ब्याजदरमा प्रहरी कर्मचारीका सन्ततीलाई शैक्षिक कर्जा उपलब्ध गराइने समझदारी-पत्रमा उल्लेख छ। साथै प्रहरी कर्मचारीहरूको दुर्घटनामा परि मृत्यु वा पूर्ण अपाङ्ग भएमा ५ लाख सम्मको बिमा सुविधा पनि उपलब्ध हुनेछ। ●●●

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालन

काठमाडौं, भदौ ३०।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ। भदौ २२ गते सोमबारदेखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याइएको हो। सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन्।



बैंकको सिंहदरबार प्लाजा स्थित कर्पोरेट शाखा मार्फत सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएसँगै अब उप्रान्त ग्राहकले बेलुका ५ बजेदेखि ६ बजेसम्म सीमित बैंकिङ्ग सेवा लिन सक्नेछन्। यो सुविधासँगै ग्राहकले नियमित कार्यालय समयमा सम्पन्न गर्न नसकेका अत्यावश्यकिय कारोबारलाई सम्पन्न गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ। ●●●

श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २३ ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते अप्रत्यासित रूपमा आएको बाढीमा परी अकालमा ज्यान गुमाएका मृतकहरूको आत्माको चीर शान्तिको कामना गर्दै भदौ २२ गते सोमबार राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल, केन्द्रीय कार्यालय विशेष प्रदेश समितिको संयोजनमा बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले अकस्मात



आएको विपत्तिमा परी ज्यान गुमाउनु भएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो । साथै उहाँले बेपत्ताहरूको खोजी तथा उद्धार एवं पीडितहरूलाई राहतको व्यवस्था गर्न सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रूपैयाँ रकम जम्मा गरेको जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल केन्द्रीय कार्यालय विशेष प्रदेश समितिका अध्यक्ष दिपेश गुरुङले संघको तर्फबाट एक लाख एघार हजार एक सय एघार रूपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिनुभयो । मृतकहरूको सम्झनामा एक मिनेट मौन धारण गरी दीप प्रज्वलनका साथ श्रद्धाञ्जली अर्पण गरिएको उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, कर्मचारी संघ नेपालका पदाधिकारीहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । ●●●

नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

नेपाल नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रूपैयाँ रकम जम्मा गरेको छ । ●●●

भावपूर्ण श्रद्धाञ्जली



२०८३ भदौ १० गते अप्रत्यासित रूपमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी अकालमा ज्यान गुमाउनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकहरूको आत्माको चीर शान्तिको कामना गर्दछौं । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, परिवार

वित्तीय सचेतनामूलक सामग्री

बचत गरौं जीवन सहज बनाऔं

सामान्य अर्थमा आफ्नो आम्दानीबाट खर्च कटाई जोगाएर राखिएको रकम नै बचत हो । भविष्यका विविध आवश्यकता, वित्तीय लक्ष्य तथा विभिन्न अनिश्चित प्रकृतिका खर्चहरूलाई ध्यानमा राखेर सञ्चित गरिएको रकमलाई नै बचत भनिन्छ । बचतले हामीलाई भविष्यमा योजना अनुसार खर्च गर्न, आफ्ना वित्तीय लक्ष्य पूरा गर्न र आकस्मिक रूपमा आइपर्ने खर्चको सामना गर्न सक्षम बनाउनुका साथै सुरक्षित महसुस गराउँदछ ।

बचतको महत्व

- **दैनिक तथा सामाजिक कार्यमा सहयोग** : जीविकोपार्जन, बालबच्चाको शिक्षा, मनोरञ्जन, विवाह, व्रतबन्ध, मृत्यु संस्कार जस्ता सामाजिक कार्यका लागि बचत उपयोगी हुन्छ ।
- **स्वास्थ्य र भविष्यको सुरक्षा** : बचतले स्वास्थ्य उपचार, वृद्धावस्थामा हुने खर्च र भविष्यमा आइपर्ने आकस्मिक खर्च टार्न सजिलो बनाउँछ ।
- **आर्थिक उन्नति र लगानी** : बचतले लगानी गर्न, व्यवसाय विस्तार गर्न र आफ्ना वित्तीय लक्ष्य वा सपनाहरू साकार पार्न मद्दत गर्दछ ।
- **विपत्ति र संकटको समयमा सहायता** : रोजगारी गुमेको अवस्थामा, ठूलो स्वास्थ्य समस्या वा दुर्घटना भएमा, अनिकाल परेमा वा प्राकृतिक विपत्ति आइपरेमा पहिले गरेको बचत प्रयोग गर्न सकिन्छ ।
- **व्यवस्थित जीवन** : नियमित बचत गर्नाले दैनिक जीवनयापनका क्रममा आइपर्ने खर्चलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ जसले गर्दा जीवन नै सहज र व्यवस्थित हुन्छ ।

बचत कसरी गर्ने ?

- मानिसका चाहना असीमित हुने हुँदा आवश्यकतालाई विचार गरी अत्यावश्यक वस्तु वा सेवामा मात्र खर्च गर्ने बानी बसाल्नुपर्छ ।
- आफ्नो कमाइको केही हिस्सा नियमित बचत गरी बाँकी रकमबाट आवश्यकता पूरा गर्ने योजना बनाउनु पर्छ ।
- इच्छा गरेको वस्तु वा सेवा महँगो भएमा खर्च कटौती गर्ने वा एक पटक प्रयोगमा आइसकेको (Second Hand) वस्तु किनी खर्च कम गर्नुपर्छ ।
- दैनिक गुजाराका उपभोग्य वस्तु तथा सेवा सुपथ मूल्यमा पाइने स्थानबाट खरिद गर्ने र बाहिरका महँगो खानाभन्दा घरमै बनाएर खाने गर्नुपर्छ ।
- बालबालिकामा सानै उमेरदेखि बचत गर्ने बानीको विकास गराउनु पर्छ, खुत्रुके प्रयोग गर्ने र बैंकमा नाबालक खाता खोली सोही खातामा बचत गर्ने बानी बसाल्नुपर्छ ।
- लत्ताकपडा र गरगहनामा आवश्यकता अनुसार मात्र खर्च गर्नुपर्छ, फजूल खर्च गर्नु हुँदैन ।
- अरुसँग तुलना गरी आफ्नो आम्दानी / हैसियत नहेरी खर्च गर्नु हुँदैन, देखावटीपनको पछाडी लाग्नु हुँदैन ।

बैंक खातामै बचत किन गर्ने ?

- प्रायः मानिसको हातमा नगद हुनासाथ खर्च गरिहाल्ने बानी हुन्छ अतः फजूल खर्च नियन्त्रण गर्न बैंक खातामा बचत गर्नुपर्छ । दीर्घकालीन बचतका लागि बैंकमा मुद्धती खाता खोल्न सकिन्छ ।
- घरमा सिरानी मुनी, दराज या पर्सीमा राखेको पैसा हराउने वा चोरी हुने डर हुन्छ ।
- बैंक वा वित्तीय संस्थामा बचत गर्दा धेरथोर ब्याज पनि पाइन्छ ।
- हामीले बैंकमा नियमित रूपमा बचत गरेमा बैंकबाट ऋण पाउन पनि सजिलो हुन्छ ।
- बैंकमा रहेको बचतलाई बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्ने हुँदा राष्ट्रिय अर्थतन्त्रमा हाम्रो पनि योगदान पुग्छ ।

बचत गर्न धेरै आम्दानी नै हुनुपर्छ भन्ने धारणा गलत हो । वास्तवमा आम्दानीबाट खर्च कटाएर बचत गर्नु भन्दा आम्दानीको निश्चित प्रतिशत रकम बचतका लागि छुट्ट्याएर खर्च गर्नु बुद्धिमानी हुन्छ । दृढ इच्छाशक्ति र स्वअनुशासन कायम राख्दै आवश्यकता र चाहनाको फरक बुझेर नियमित बचत गरेमा सीमित स्रोतबाट पनि अत्यधिक लाभ लिन सकिन्छ साथै वित्तीय आवश्यकता सहज रूपमा पूर्ति गर्न र आर्थिक जीवन सुरक्षित बनाउन सकिन्छ । ●●●

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थान बीच समझदारी-पत्रमा हस्ताक्षर

काठमाडौं, भदौ २५ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थान बीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानी सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा विहिवार आयोजित एक कार्यक्रमका बीच सो समझदारी-पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी-पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानको तर्फबाट महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी-पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीहरूका लागि तलबी बचत खाता तथा पेशाकर्म सरल कर्जा सञ्चालन गर्नुका साथै सहूलियत दरमा अन्य बैंकिङ्ग सेवासुविधा उपलब्ध गराउनेछ । यसबाट संस्थानका कर्मचारीहरू



लाभान्वित हुनुका साथै बैंकको व्यवसाय विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

समझदारी-पत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृतद्वयः विनय रमण पौडेल र पवन रेग्मी, उप-कार्यकारी अधिकृतहरू दुर्गा कुमारी कँडेल (छत्कुली), राम कुमार थापा र निम्बल श्रेष्ठ, बैंकको ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, सांस्कृतिक संस्थानका प्रशासकिय अधिकृत शुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जी.सी. लगायत कर्मचारीको उपस्थिति रहेको थियो । ●●●

शाखा प्रबन्धकहरूलाई समग्र नियमन तथा कम्प्लायन्स, CIC एवं कर्जा व्यवस्थापन र उत्प्रेरणा सम्बन्धी तालिम प्रदान



काठमाडौं, भदौ १२ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा प्रबन्धकहरूलाई समग्र नियमन तथा कम्प्लायन्स, कर्जा व्यवस्थापन र उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गरिएको छ । गण्डकी प्रादेशिक कार्यालय अन्तर्गतका ३४ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूलाई भदौ २ गते पोखरामा सो तालिम प्रदान गरिएको थियो । त्यसैगरी भदौ ५ गते लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका ४३ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूलाई बुटवलमा उक्त तालिम प्रदान गरिएको थियो । साथै कर्णाली प्रादेशिक कार्यालय अन्तर्गतका २८ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूलाई सुर्खेतमा भदौ ८ गते समग्र नियमन तथा कम्प्लायन्स, CIC management र उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गरिएकोमा सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गतका २७ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूलाई भदौ ११ गते धनगढीमा समग्र नियमन तथा कम्प्लायन्स, कर्जा व्यवस्थापन र उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गरिएको थियो । बैंकको सिकाई तथा विकास विभागद्वारा आयोजना गरिएको उक्त तालिममा आन्तरिक तथा बाह्य श्रोत व्यक्तिहरूद्वारा प्रशिक्षण दिइएको थियो । ●●●

हार्दिक समवेदना

यस बैंकका लुम्बिनी प्रादेशिक कार्यालयमा कार्यरत प्रबन्धक भोजराज काफ्ले (११०७०) की आमा **सावित्रा देवी काफ्ले**, शाखा कार्यालय बैतडीका शाखा प्रबन्धक शान्तराज जोशी (११४२३) का बुवा **प्रेमराज जोशी**, कर्पोरेट शाखामा कार्यरत सहायक प्रबन्धक नवराज आचार्य (१०४७८) का बुवा **शिवराम आचार्य** र शाखा कार्यालय तौलिहवामा कार्यरत सहायक हृदय नारयण मिश्र (१२८५२) की आमा **साधिका मिश्र**को केही समय पहिले निधन भएकोमा दिवंगत आत्माहरूको चिर शान्तीको कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं ।



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
परिवार

भावपूर्ण श्रद्धाञ्जली



जन्म
२०३६ भदौ २० गते



सुगरीहण
२०८३ भदौ १४ गते

स्व. दिपेन्द्र शर्मा

यस बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखरामा कार्यरत वरिष्ठ सहायक **दिपेन्द्र शर्मा (११०३४)** को मिति २०८३ भदौ १४ गते असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
परिवार

प्रकाशक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

प्रमुख कार्यकारी अधिकृतको कार्यालय

सिंहदरबार प्लाजा, काठमाडौं, नेपाल

फोन नं. : ०१-५७२९२२०, Ext : २४२३

इमेल : rbbnl@rbb.com.np, वेबसाइट : www.rbb.com.np

प्रमुख सल्लाहकार

देवेन्द्र रमण खनाल

प्रमुख कार्यकारी अधिकृत

सल्लाहकार

भीम प्रसाद घिमिरे

उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी

सम्पादक

रुद्रप्रसाद अधिकारी

ले-आउट

सचन विश्वकर्मा